

स्थानीय राजपत्र

भाग-१

अनुसूची(२

(दफा ४तथा अनुसूची-१ को भाग-१ संग सम्बन्धित)



अपिहिमाल गाउँपालिका

खण्ड:२ संख्या: १ मिति: २०७६/०३/२०



अपिहिमाल गाउँपालिकाको आर्थिक ऐन २०७६

अपिहिमाल गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

सभाबाट स्वीकृत मिति :-

२०७६/०३/१९

अपिहिमाल गाउँ पालिका

दाचुला जिल्ला

७ प्रदेश

प्रस्तावना: अपिहिमाल गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम **अपिहिमाल** गाउँसभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “अपिहिमाल गाउँपालिकाको आर्थिक ऐन, २०७६” रहेको छ ।
(२) यो ऐन २०७६ साल श्रावण १ गतेदेखि **अपिहिमाल** गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।
२. **सम्पत्ति कर:** गाउँपालिकाका क्षेत्रभित्र अनुसूचि (१) बमोजिम एकिकृत सम्पत्ति कर/घरजग्गा कर लगाइने र असूल उपर गरिनेछ ।
३. **भूमि कर (मालपोत):** गाउँपालिका क्षेत्रभित्र अनुसूचि (२) बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ ।
४. **घर बहाल कर:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले बहालमा दिएकोमा अनुसूचि (३) बमोजिम घर जग्गा बहाल कर लगाइने र असूल गरिनेछ ।
५. **व्यवसाय कर:** गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि (४) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
६. **जडिबुटी, कवाडी र जीवजन्तु कर:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता वस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूचि (५) बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।
७. **सवारी साधन कर:** गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूचि (६) बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
८. **विज्ञापन कर:** गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूचि (७) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
९. **मनोरन्जन कर:** गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूचि (८) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
१०. **बहाल बिटौरी शुल्क:** गाउँपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूचि (९) मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचिमा भएको व्यस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।
११. **पार्किङ शुल्क:** गाउँपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूचि (१०) बमोजिम पार्किङ शुल्क लगाइने र असूल उपर गरिनेछ ।

१२. ट्रेकिङ्ग, कोयोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र र्याफ्टिङ्ग शुल्क: गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ्ग, कायोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र र्याफ्टिङ्गसेवा वा व्यवसाय संचालन गरेवारत अनुसूचि (११) बमोजिमको शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१३. सेवा शुल्क, दस्तुर: गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूचि १२ मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवान्नाहीबाट सोही अनुसूचिमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१४. कर छुट: यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरूलाई कुनै पनि किसिमको कर छुट दिईने छैन ।
१५. कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि: यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि गाउँपालिकाले तोके अनुसार हुने छ ।

अनुसूची (१)

एकीकृत सम्पति कर लगाउने सम्बन्धमा आवश्यक अध्ययन गरी निर्धारण गरिने छ ।

अनुसूची (२)

भूमिकर:

भूमिकर बार्षिक न्यूनतम १० रोपनी सम्म रु ७० र त्यसभन्दा माथि प्रति रोपनी रु ८ का दरले थप लाग्ने छ ।

अनुसूची (३)

क्र.स	घरको किसिम	घरकर रु प्रति तला बार्षिक		
		तला	आवासिय प्रयोजन	व्यावसायिक प्रोजन
१	ढलान भएको	१त. २त. ३त.	१००, १५०, २००	१५०, २००, २५०
२	सिलेटले छाएको	१त. २त. ३त.	५०, ७५, १००	७५, १००, १२५
३	खर वा जस्ता पाताले छाएको	१त. २त. ३त.	५०, ७५, १००	७५, १००, १२५
४	खरले छाएको	१त. २त. ३त.	२५, ५०, ७५	२५, ५०, ७५
५	आधा ढलान, आधा ढलान नभएको	१त. २त. ३त.	७५, १००, १२५	७५, १००, १२५

अनुसूची (४)

बहालकर सबै बहाल रकमको १०% रहने छ ।

अनुसूची (५)

व्यवशाय कर			
क्र.सं.	व्यावशायको किसिम	कर रु (वार्षिक)	
		थोक विक्रेता	खुद्राविक्रेता
१	ज्वलरी सुन चाँदीपसल		८०००
२	मदिराजन्य पसल		५०००
३	भिडियो क्यामेरा फोटो पसल		२०००
४	इलेक्ट्रिक सामानको पसल (घडी, रेडियो, टि.भी.मोवाइल मर्मत)		२०००
५	भाँडा पसल		१०००
६	हार्डवेयर		३०००
७	खाद्यन्न किराना पसल थोक विक्रेता		१०००
८	खाद्यन्न किराना पसल खुद्रा विक्रेता		१०००
९	गेष्टहाउस		३०००
१०	स्टेशनरी		२०००
११	वित्तीय बैंक नेपाल सरकारको स्वामित्ववाहेक		१०,०००
१२	बहुउद्देश्यीय सहकारी -ऋण, वचतप्रतिलाख		५०००
१३	कृषि सहकारी		१०००
१४	औषधीपसल		३०००
१५	दाँतबनाउने		
	निजी क्षेत्रकाविद्यालय		
	क) आधारभूततह		
	ख) प्राविधिकशिक्षालयवाक्याम्पस		
१७	गै.स.सं.		१०००
	अन्तरराष्ट्रिय गै.स.सं.		३०००
	ठेक्कापट्टा -व्यक्तिगत)		
	रु १० लाखभन्दातल		१००००

१९	रु १० लाखभन्दामाथि		१५०००
	मासु पसल		१५००
	कपडा पसल		१५००
	सूचीकार । टेलर्स		१०००
२१	राइस मिलकुटनीपीसानी		१०००
२२	अन्य सबै प्रकारको व्यवशाय		१०००
२३	संघ संस्था दर्ता		७००
	सार्वजनिक		१५०
	निजि		२००
२५	काष्ट तथा फर्निचर उद्योग		५०००
२६	पोल्टी फर्म		२५००
२७	कृषि फर्म तथा कम्पनी		१०००
२८	ऋण सहकारी संस्था		३०००
२९	मदिरा होलसेल		२५०००
३०	होटेल		२०००

जीवजन्तु कर व्यावशायिकप्रयोजन		
क्र.सं.	किसिम	कर रु
१	प्रति भैंसी।।रागा	
२	प्रति खसी वाखा	५
कवाडी कर		
क्र.सं.	किसिम	कर रु
१	प्रति क्विन्टल	

अनुसूची (६)
सवारिसाधन कर

अनुसूची (७)

बिज्ञापन कर		
क्र.स	किसिम	कर.रु
१	प्रति होर्डिड बोर्ड	१००
२		

अनुसूची (८)

मनोरञ्जन कर		
क्र.स	किसिम	कर.रु
१	प्रति सांगितिक महोत्सव	१५००
२	प्रतिखेलकुद	२०००

अनुसूची (९)

बहाल विरौटी कर		
क्र.स	किसिम	वार्षिक कर.रु
१	हाट बजारमा आएको प्रति पसल	१०
२	फेरीमा सामान बेच्ने प्रति व्यक्ति	३००

अनुसूची (१०)

संघिय, प्रदेश नियम अनुशार

अनुसूची (११)

संघिय, प्रदेस नियम अनुशार

अनुसूची (१२)

सेवाशुल्क दस्तुर तथासिफारिस सम्बन्धी		
सि नं	विवरण	दर
१	घर जग्गा नामसारी सिफारिस	१५०
२	मोह मोही लगत कट्टा सिफारिस	
३	घर कायम सिफारिस	१००
४	छात्र वृत्ति सिफारिस	०
५	विपन्न विद्यार्थी छात्र वृत्ति सिफारिस	०
६	अपांग सिफारिस	०
७	अस्थायी बसोवास सिफारिस	१००
८	स्थायी बसोवास सिफारिस	१५०
९	नागरिकता सिफारिस	१००
१०	नागरिकता र प्रतिलिपि सिफारिस	१५०
११	अंगिकृत नागरिकता सिफारिस	५००
१२	आर्थिक अवस्थाकमजोर वा विपन्नता प्रमाणित	०
१३	आर्थिक अवस्था वलियो वा सम्पन्नता प्रमाणित	२५००
१४	विद्युत जडान सिफारिस	०

१५	धारा जडान सिफारिस	५०
१६	जिवित रहेको सिफारिस	१००
१७	दुवै नाम गरेको व्यक्ति एउटै हो भन्ने सिफारिस/ फरक जन्ममिति संशोधन सिफारिस	१००
१८	जग्गा मूल्याङ्कन सिफारिस र प्रमाणित	५००
१९	व्यवसाय वन्द सिफारिस	१००
२०	व्यवसाय सञ्चालन नभएको सिफारिस	१००
२१	व्यापार व्यवसाय नभएको सिफारिस	१००
२२	कोट मिनाहा सिफारिस	५०
२३	नावालक परिचयपत्र सिफारिस	१००
२४	चौपाया सम्बन्धी सिफारिस	१००
२५	व्यवसायदर्ता वासिफारिस	१०००
२६	उद्योग ठाउँ सरी सिफारिस	५००
२७	विद्यालय ठाउँ सरी सिफारिस	५००
२८	आन्तरिक बसाइँसराई सिफारिस	१००
२९	व्यक्तिगत विवरण सिफारिस	१००
३०	जग्गादर्ता सिफारिस	१००
३१	संरक्षक सिफारिस (व्यक्तिगत)	१००
३२	संरक्षक सिफारिस (संस्थागत)	५००
३३	नेपाल सरकारको नाममा बाटो कायम सिफारिस	१००
३४	जिवित संगको नाता प्रमाणित	१००
३५	मृतक संगको नाता प्रमाणित	१००
३६	कोठा खोले कार्य/ रोहवरमा वस्ने कार्य	१००
३७	निशुल्कवा सशुल्क स्वास्थ्यउपचार सिफारिस	०
३८	अन्य कार्यालयको माग अनुसार विवरण खुलाइ पठाउने कार्य	१००

३९	संस्थादरता वासिफारिस	
४०	घरबाटो प्रमाणित	१००
४१	चार किल्ला प्रमाणित	१००
४२	जन्ममिति प्रमाणित	१००
४३	विवाह प्रमाणित	१००
४४	कागज मन्जुरीनामा प्रमाणित	१००
४५	हकवाला वाहकदार प्रमाणित	१००
४६	अविवाहित प्रमाणित	१००
४७	जग्गा रेखाङ्कनको कार्य वा सो कार्यमा रोहवर	१००
४८	जग्गा धनीपूर्जा हराएको सिफारिस	१००
४९	पूर्जामा घर कायमगर्ने सिफारिस	१००
५०	अंग्रेजी सिफारिस तथा प्रमाणित	५००
५१	मिलापत्र कागज / उजुरी दर्ता	५०
५२	जन्मदर्ता	१००
५३	मृत्यु दर्ता	१००
५४	वसाई सराई आउने/जाने दर्ता	१००
५५	पक्का घरको सर्जमिनवापत	१००
५६	अन्य सवै प्रयोजनको सर्जमिनवापत	१००
५७	अचल सम्पत्ति मूल्यांकन	०
५८	रकम कलम उठाई दिएवापत	१००
५९	सम्बन्ध विच्छेद दर्ता	५००
६०	विवाह दर्ता	१००
६१	व्यवसायन विकरण दर्ता	५००
६२	उल्लेखित बाहेक अन्य	१००

६३	सिफारिस (संस्थागत)	१००
६४	सिफारिस (व्यक्तिगत)	१००
६५	प्रमाणित (संस्थागत)	१००
६६	प्रमाणित (व्यक्तिगत)	१००
६७	संशोधन	१००
६८	व्यक्तिगत घटना दर्ता प्रतिलिपि	२००

आज्ञाले,

नाम : लोकराज जोशी

प्रमुख प्रशासकीय अधिकृत